



गण्डकी प्रदेश
पोखरा, नेपाल

महिला दिवसको शुभकामना सन्देश

१९२औं अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्च २०२२ (फागुन २४, २०७८) को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिको कामना गर्दछु।

सामाजिक न्याय र लैंगिक समानता: दिगो विकासको सुनिश्चितता भन्ने राष्ट्रिय संकल्पका साथ हामी यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका छौं। आजको दिनले महिलाहरूको हकको सम्मान, संरक्षण र प्रबर्द्धनप्रति पूर्ण संवेदनशील भई सामाजिक न्याय र लैंगिक समानताका लागि क्रियाशील सम्पूर्ण अधिकारकर्मी, दिदीबहिनी लगायत हामी सम्पूर्णमा थप उत्साह प्रदान गरेको छ।

नेपालको संविधानको धारा ३८ ले महिलाको हकलाई मौलिक हकको रूपमा अंगिकार गर्दै समान वंशीय हक, प्रजनन स्वास्थ्य एवं सुरक्षित मातृत्व, सबै प्रकारको हिंसाविरुद्धको हक, सम्पत्ति र सहभागिताको हक सुनिश्चित गरेको छ। त्यसैगरी धारा ४२ मा **सामाजिक रूपले पछाडि परेका महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारु, अल्पसंख्यक, अपांगता भएका व्यक्ति, सिमान्तीकृत, मुस्लिम, पिछडावर्ग, लैंगिक तथा यौनिक अल्पसंख्यक, युवा, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका सामाजिक तथा आर्थिकरूपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक** प्रदान गरेको छ।

गण्डकी प्रदेश सरकारबाट लैंगिक समानता तथा महिला सशक्तीकरण, लैंगिक मूलप्रवाहीकरण तथा सामाजिक समावेशीकरणको नीतिलाई विभिन्न कार्यक्रम मार्फत स्थानीय तहसम्म आन्तरिकीकरण गर्ने प्रयास गरिएकोछ। प्रदेश सरकारले विकासका हरेक चरणमा लैंगिक संवेदनशीलता, क्षेत्रगत नीति, योजना तथा कार्यक्रममा लैंगिक मूलप्रवाहीकरण लगायत लैंगिक उत्तरदायी बजेटको माध्यमबाट लैंगिक समता र समानता प्रबर्द्धनका साथै लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अबलम्बन गरी कार्य गर्दैआएको छ।



मुख्यमन्त्री



गण्डकी प्रदेश
पोखरा, नेपाल

नेपालको संविधानले अंगिकार गरेको सिद्धान्त बमोजिम राजनीतिक, आर्थिक, सामाजिक तथा प्रशासनिक क्षेत्रमा महिलाको सहभागिता सुनिश्चित गरिएको सन्दर्भमा गण्डकी प्रदेश सरकारले यसलाई अझ अर्थपूर्ण बनाउन सम्पूर्ण सरोकारवालाहरूको सिर्जनशील सहभागिता र सार्थक सहकार्यको अपेक्षा गरेको छ।

अन्तमा, आजको यस पुनित अवसरमा गण्डकी प्रदेश महिला हक अधिकार प्राप्ति, लैंगिक समानता प्रवर्द्धन गर्ने सन्दर्भमा संवेदनशील र प्रतिवद्ध छ। **दुर्गम क्षेत्रका जोखिमपूर्ण अवस्थाका गर्भवती महिलाको हवाई उद्धार, पाठेघर तथा स्तन क्यान्सरको निःशुल्क उपचार तथा अति विपन्न वस्तीमा मुख्यमन्त्री लगायतका जन सरोकारका कार्यक्रममा** प्रत्यक्षरूपमा जोडिएको छ। आजको दिनले समतामूलक समाजमार्फत् लैंगिक न्याय प्राप्ति र आर्थिक समृद्धिमार्फत् समृद्ध प्रदेश र सुखी नागरिक निर्माणको अभियानमा एकीकृत हुन सबैलाई प्रेरणा प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

फागुन २४, २०७८

कृष्णचन्द्र नेपाली पोखरेल